

यो क्षयरोग सम्बन्धि कागजात , क्षयरोगबारे जानकारी हासिल गराउन तयार गरिएको सन्दर्भ सामग्रीको अनुवाद हो। स्वास्थ्य केन्द्रबाट प्रकाशित जापानी भाषामा लिखित कागजातमा कानूनी प्रावधान सुरक्षित गरिएको छ।

⑨



क्षयरोगको लागि गरिने सामान्य उपचारको खर्च अनुदान प्रणाली

(दफा नं. 37 को 2)



★ लक्षित व्यक्ति

- क्षयरोगका लागि निर्दिष्ट चिकित्सा संस्थाबाट, प्रमुखतया अस्पताल आउने-जाने गर्दै उपचार गराउने, अन्य व्यक्तिलाई संक्रमण गराउने खतरा नभएको व्यक्ति ।
- क्षयरोग बाहेकको रोगको उपचार गर्नको लागि अस्पताल भर्ना भइरहेको र क्षयरोगको उपचार लिइरहेको व्यक्ति ।

★ क्षयरोग लक्षित उपचार खर्च (क्षयरोगको उपचार सम्बन्धी।)

- रसायनिक चिकित्सा पद्धति (औषधि द्वारा हुने उपचार), शल्य चिकित्सा पद्धति(अप्रेसन आदि), हाड जोर्नी क्षयरोग सम्बन्धी चिकित्सा उपचार पद्धति, एक्स-रे, CT स्क्यान, क्षयरोगको कीटाणु परीक्षण, साइड इफेक्ट पत्ता लगाउनको लागि गरिने परीक्षण(रक्त परीक्षण, आँखा रोग परीक्षण, नाक कान घाँटी परीक्षण) आदिमा लाग्ने खर्च।
- शल्य चिकित्सा पद्धति, हाड जोर्नी क्षयरोग सम्बन्धी चिकित्सा उपचार पद्धतिको लागि, अस्पताल भर्ना हुनको लागि चाहिने खर्चको केही भाग र त्यस उपचारमा लाग्ने खर्च।

(नोट) प्रथम जाँच शुल्क, पुन जाँच शुल्क, निर्देशन शुल्क, मेडिकल सर्टिफिकेट शुल्क, समन्वय शुल्क भने सरकारी अनुदानको लक्षित शुल्कमा पर्दैन।

★ आवेदनमा आवश्यक पर्ने कागजात (चिकित्सा संस्थाबाट सिधै स्वास्थ्य केन्द्रमा पेस गरिनेछ)

1 क्षयरोग उपचार खर्चमा सरकारी अनुदान आवेदन पत्र, निदान पत्र


2 एक्स-रे चित्र (आवेदन अगाडि 3 महिना भित्र खिचेको)

★ आफैले वहन गर्नुपर्ने खर्च

आफैले वहन गर्ने सक्रम लक्षित हुने उपचार खर्च मध्ये 95% बिरामीले सदस्यता लिएको बिमा तथा सरकारी खर्च द्वारा वहन गरिने र बाँकीको 5% आफैले वहन गर्नुपर्ने हुन्छ।

(आफैले वहन गर्ने)

सरुवा रोग सम्बन्धी ऐनमा लक्षित उपचार खर्च



"बिरामी कार्ड"लाई चिकित्सा संस्था तथा क्षयरोगको औषधि लिने औषधि पसलमा देखाउनुहोस ।

उपचार खर्चमा सरकारी अनुदान लिँदा, "सरकारी अनुदान आवेदन पत्र" स्वास्थ्य केन्द्रमा दर्ता भएको दिनलाई सुरुवातको दिन मानिनेछ।

सोधपुछ तथा परामर्शको लागि • • •



"विदेशीहरुका निम्ति HIV परिक्षण र स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्ने सम्बन्धि अनुसन्धान समूह" (किताजिमा चुतोमु समूह) को आधारमा तयार गरिएको